

घरमा भाषा सेवा

प्रिय अभिभावक / संरक्षक :

घरमा भाषा सेवा सर्वेक्षण (HLS) को उद्देश्य प्राथमिक वा घरमा भाषा विद्यार्थीको निर्धारण गर्नु हो। स्कूलले सबै विद्यार्थीहरूको लागि अर्थपूर्ण निर्देशन प्रदान गर्नको लागि यो जानकारी आवश्यक छ। HLS प्रत्येक विद्यार्थीको सफलता ऐन (ESSA) धारा 3113 (b) (2) र 703 KAR 5:070 अन्तर्गत राज्यव्यापी रूपमा पहिचानको प्रकृया हो।

स्कूल जिल्लामा भर्ना भएका सबै विद्यार्थीहरूलाई HLS दिइएको हुनुपर्छ। HLS लाई शुरूमा ग्रेड K-12 मा भर्ना हुँदा प्रबन्ध गरिनेछ र विद्यार्थीको संचित फाइलमा रहनेछ।

कृपया याद गर्नुहोस् तलको सर्वेक्षणको जवाफ विद्यार्थीमा केन्द्रित छन्। **यदि तलको आवश्यक सर्वेक्षण प्रश्नहरूमा अंग्रेजी बाहेक अन्य भाषाको लागि केही रेकर्ड गरिएमा, जिल्लाले तपाईंको बच्चा उसको / उनको भाषा सहयोगको लागि योग्य छ भनेर निर्धारण गर्न थप मूल्यांकन गर्न कानुनी रूपमा बाध्य छ।**

जवाफहरू कानुनी स्थिति निर्धारण गर्न वा अध्यागमन उद्देश्यका लागि प्रयोग गरिने छैन। यदि तपाईंको बच्चा अंग्रेजी भाषा सेवाहरूको लागि पहिचान गरिएको भएमा, तपाईंले आफ्नो बच्चाको लागि प्रस्ताव गरिएका केही वा सबै सेवाहरू अस्वीकार गर्न सक्नुहुन्छ।

यदि तपाईंसँग HLS कसरी भर्ने भनेर कुनै प्रश्न भएमा, कृपया तपाईंको बच्चाको स्कूलमा सम्पर्क गर्नुहोस्।

विद्यार्थीको जानकारी (आवश्यक) :

नाम : _____ जनम दमदत : _____

विद्यार्थीको भाषाको पृष्ठभूमि (आवश्यक) :

1. घरमा सबैभन्दा धेरै बोलिने भाषा कुन हो? _____
2. तपाईंको बच्चाले बोल्न थाल्दा सबैभन्दा पहिले उसले कुन भाषा सिक्यो ? _____
3. तपाईंको बच्चाले घरमा धेरैजसो कुन भाषा बोल्छ ? _____
4. तपाईं आफ्नो बच्चासँग धेरैजसो कुन भाषामा कुराकानी गर्नुहुन्छ ? _____

स्कूलमा कुराकानी गर्नको लागि भाषा (आवश्यक छैन) :

5. तपाईंले कुन भाषामा स्कूलका सबै जानकारीहरू प्राप्त गर्ने इच्छा छ : _____

अभिभावक / संरक्षकको हस्ताक्षर : _____ मिति : _____

यहाँ हस्ताक्षर गरेर, तपाईंले आफ्नो विद्यार्थीसँग सम्बन्धित माथि आवश्यक चारवटा प्रश्नहरूको प्रत्युत्तर दिनुभएको प्रमाणित गर्नुहुन्छ। यदि अंग्रेजी बाहेक अन्य भाषाको पहिचान गरिएमा, तपाईंको विद्यार्थी अंग्रेजीमा पोख्त बन्नको लागि मदत गर्न, तिनीहरू भाषा सहयोग सेवाहरूको लागि योग्य भएको निर्धारण गर्न परीक्षण गरिनेछ भनेर तपाईंले बुझ्नुभएको छ। भाषा सहयोग सेवाहरूको लागि योग्य विद्यार्थीहरू अंग्रेजी शिक्षार्थी सेवाहरूको लागि हकदार हुनेछन् र ESSA 1111 (b) (2) (C) को आवश्यकता अनुसार उनीहरूको अंग्रेजी भाषामा प्रवीणता निर्धारण गर्न बार्षिक रूपमा परीक्षण गरिने छन्।

स्कूलको प्रयोगको लागि मात्र

स्कूल कर्मचारीहरू जसले HLS को व्यवस्थापन र व्याख्या गर्दछन र यदि अंग्रेजी बाहेक अन्य संकेत गरिएको भाषाको लागि अंग्रेजी भाषा विकास कार्यक्रममा विद्यार्थी राख्छन् :

नाम : _____ मिति : _____